



फिदिम राजपत्र

भाग

२

खण्ड

३

संख्या १७

रमिते भ्यू टावर सन्चालन निर्देशिका २०७६

सभाबाट स्वीकृत मिति	२०७६।११।०६
प्रमाणिकरण भएको मिति	२०७६।११।०७

फिदिम नगरपालिका नगर कार्यपालिकाको कार्यालय

फिदिमपाँचथर,
१ नन्नेपाल, प्रदेश .

रमिते डाँडा भ्यू टावर सन्चालन निर्देशिका २०७६

यस नगरपालिकाको स्वामित्वमा रहेको रमिते भ्यू टावर सन्चालन गर्ने सम्बन्धमा आवश्यक मिलाउन फिदिम नगरपालिकाले यो कार्यविधि बनाएको छ ।

- १) यो निर्देशिकाको नाम रमिते भ्यू टावर सन्चालन निर्देशिका २०७६ हुनेछ ।
- २) पर्यटकीय स्थलको रूपमा विकास गरिने
 - क) रमिते भ्यू टावरलाई क्रमवद्ध रूपमा योजना तर्जुमा गरी नगरपालिकाले पर्यटकीय स्थलको रूपमा विकास गर्न नगरपालिकाले यस कार्यविधि अनुसार आवश्यक व्यवस्था मिलाउनेछ ।
 - ख) यसरी पर्यटकीय स्थलको रूपमा विकास गर्दा यसको छेउछाउमा रहेका अन्य पर्यटकीय पूर्वाधारलाई समूचित व्यवस्थापन गरी भ्यूटावरसंग एकिकृत गरी विकास गरिनेछ ।
- ३) निजी क्षेत्रको समेत सहभागितामा भ्यू टावरमा थप पूर्वाधार तथा भौतिक सामग्रीको व्यवस्थापन गरी सुविधा सम्पन्न पर्यटकीय स्थलको रूपमा विकास गरिनेछ ।
- ४) भ्यू टावरको निरन्तर सुधार गर्न तथा सन्चालन गर्न निम्नानुसारको एक सन्चालक समिति रहनेछ ।
 - क) वडा नं २ का वडाध्यक्ष संयोजक
 - ख) प्राविधिक शाखाका प्रमुख सदस्य
 - ग) नगरपालिकाका पर्यटन हेर्ने कर्मचारी सदस्य
 - घ) जग्गादाता मध्ये १ जना
 - ङ) स्थानीय होटल व्यवसायी मध्ये १ जनासमितिको बैठकमा आवश्यकता अनुसारका पदाधिकारीलाई आमन्त्रित सदस्यको रूपमा आमन्त्रण गर्न सकिनेछ । समितिको बैठक र कार्यविधि समितिले आफैं निर्धारण गर्नेछ ।
- ५) समितिले भ्यू टावरमा निश्चित प्रवेश शुल्क लिई सार्वजनिक उपयोगको लागि खुल्ला गर्न आवश्यक व्यवस्था मिलाईनेछ । यस्तो प्रवेश शुल्क सन्चालक समितिले निर्णय गरे बमोजिम हुनेछ ।
- ६) समितिले टावर सन्चालन गर्दा आफ्नै कर्मचारीको व्यवस्था गर्न सक्नेछ छ तर यसबाट नगरपालिकालाई कुनै आर्थिक भार पर्ने छैन ।
- ७) भ्यू टावरको सन्चालनको लागि टावर सन्चालन समितिको नाममा आफ्नै खाता रहने छ । सन्चालक समितिले आवश्यक योजना तर्जुमा गरी योजना कार्यान्वयन गर्न यो कोषको प्रयोग गर्न सक्नेछ । नगरपालिकाले आवश्यकता अनुसार यस कोषमा रकम जम्मा गर्न सक्नेछ । कोषको बैकमा रहेको

- खाताको सन्चालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत र लेखा अधिकृत वा निजले तोकेको लेखा शाखाको कर्मचारीको संयुक्त दस्तखतबाट सन्चालन हुनेछ ।
- ८) सन्चालक समितिले प्रत्येक वर्ष आम्दानी खर्चको विवरण असारमा हुने नगर सभामा पेश गर्नु पर्ने छ ।
- ९) ठेकाबाट सन्चालन गर्न सकिने
- क) सन्चालक समितिले भ्यू टावर सन्चालन गर्ने ठेकामा लगाउन सक्नेछ ।
- ख) यसरी ठेकामा लगाउनु पर्दा कम्तीमा १५ दिनको म्याद दिई स्थानीय पत्रीकामा सूचना दिई सबै भन्दा वढी लाभ दिने र संरक्षण गर्ने प्रस्ताव छनौट गर्नु पर्ने छ । यस्तो ठेकाको अवधि ५ वर्ष भन्दा वढी हुने छैन ।
- ग) ठेकामा लगाउनु पूर्व तत्काल टावर क्षेत्रमा गर्नु पर्ने सुधारका कार्यहरुको सूची तयार गरी त्यसको लागत अनुमान तयार गरी ठेक अंकबाट सो लागत व्यहोर्ने शर्तमा ठेका लगाउन सकिनेछ । तर ठेका अवधि समाप्त हुँदा यसरी गरिएका सुधारका कार्य जस्ताको तस्तै हस्तान्तरण गर्ने शर्त राख्नुपर्नेछ ।
- यस कार्यविधिमा समावेश नभएका अन्य व्यवस्थाका सम्बन्धमा सन्चालक समितिले निर्णय गरी नगरकार्यपालिकामा पेश गर्नु पर्नेछ । यस सम्बन्धमा कार्यपालिकाले आवश्यक निर्णय गर्नेछ ।
- १०) नगर कार्यपालिकाले सन्चालक समितिलाई भ्यूटावर सन्चालनका सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ । नगरकार्यपालिकाको निर्देशन वाध्यकारी हुनेछ ।
- ११) नगर कार्यपालिकाले यो कार्यविधि आवश्यकतानुसार परिमार्जन गर्न सक्नेछ ।

आज्ञाले
विनोदकुमार दाहाल
प्रमुख प्रशासकीय अधिकृत